

धेरै सोधिने प्रश्नहरू

माई नम्बर कार्ड नभएको ब्यक्तिले अनलाइन आवेदन दिन पाईन्दैन कि ?

अनलाइन मार्फत आवेदन दिनको लागि व्यक्तिगत नम्बर कार्ड (माई नम्बर कार्ड) को आवश्यकता पर्दछ । यदि माई नम्बर कार्ड नभएमा कृपया हुलाक मार्फत आवेदन दिनुहोला ।

घरेलु हिंसा(DV) का कारणले हाल बसेको ठाउँको र आवास प्रमाण पत्रमा उल्लेखित नगरपालिका फरक फरक छ । के गर्दा ठिक होला ?

अनुदान प्राप्त गर्नको लागि,सकभर तुरून्तै अहिले बसेको स्थानीय नगरपालिकामा गएर घरेलु हिंसा(DV)लगायतका कारणले अहिलेको स्थानमा आश्रय लिएर बसेको भन्ने तथ्यको जानकारी गराई आफ्नो अवस्था बारे सु-सुचित गर्नुहोस् ।

विस्तृत जानकारीको लागि कृपया नगरपालिकामा सम्पर्क गर्नुहोस् ।

विदेशीलाई पनि अनुदान दिईन्छ कि ?

सन् २०२० सालको अप्रिल महिनाको २७ तारिख सम्ममा स्थानीय बसिन्दा दर्ता फाईलमा नाम भएका व्यक्तिलाई विदेशी भएपनि अनुदान दिईनेछ ।
यद्यपि, छोटो अवधिको लागि बसोबास गरेका विदेशी वा गैर-कानुनी रूपमा बसीरहेका विदेशीको सम्बन्धमा स्थानीय बासिन्दा रेजिस्टर फाईलमा नाम दर्ता नहुने हुँदा उक्त ब्यक्तिले अनुदान पाउने छैन ।

आवेदन फारम बाहेक अरू तयार गर्नुपर्ने कागजातहरू छन् कि?

आवेदन बिधि अनुसार निम्न कागजातहरूको आवश्यकता पर्दछ ।

हुलाक मार्फत

१) व्यक्तिगत परिचय प्रमाणित गर्ने कागजातहरू

माई नम्बर कार्ड, गाडीको लाईसेन्स, स्वास्थ्य बिमापत्रहरूको फोटो कपी

२) रकम जम्मा गर्ने बैंक खाता प्रमाणित गर्ने कागजातहरू

बैंक तथा वित्तीय संस्थाको नाम, खाता नम्बर, खातावालको नाम सुनिश्चित गर्ने चेकबुक अथवा एटिएम कार्ड, इन्टरनेट बैंकिंग को कपी ईत्यादि ।(यदि धारा/पानीको शुल्क तिर्न प्रयोग गरिरहेको खाता वा खातावाल प्रमाणित भएमा माथि उल्लेखित प्रमाणहरूको आवश्यकता पर्दैन)

अनलाइन मार्फत

२) रकम जम्मा गर्ने बैंक खाता प्रमाणित गर्ने कागजातहरू

※माई नम्बर कार्ड भएको ब्यक्ति बारे इलेक्ट्रोनिक सहीबाटै प्रमाणित हुनेभएकाले १) व्यक्तिगत परिचय प्रस्ट गर्ने कागजातहरू चाहिँदैन ।

विस्तृत जानकारीको लागि यहाँ सम्पर्क गर्नुहोला

०१२०-२६००२०

(से महिनाको २ तारिख ऊपरान्त)

०३-५६३८-५८५५ (से महिनाको १ तारिख सम्म)



首相官邸

Prime Minister's Office of Japan



総務省

Ministry of Internal Affairs and Communications

विशेष तथा निश्चित रकम अनुदान कल सेन्टर